



मनोकांक्षा

बचत तथा ऋण सहकारी संस्था लि.

कुलेश्वर-१४, काठमाडौं, फोन: ४२८२६८७, ४२८५६६३

दर्ता नं. १५८३/०६४/०६५

श्रीमान् प्रमुख ज्यू,
मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि.

मिति:

विषय : आवधिक बचत रसिद धितो वापत कर्जा पाउँ ।

मेरो नाममा रहेको निम्न विवरण भएको आवधिक बचत रसिद/शेयर प्रमाण पत्र/सेक्युरिटि धितोमा व्यक्तिगत कार्यको लागि रु..... (अक्षरेपी रूपैया मात्र) कर्जा पाउँ भनि यो निवेदन गर्दछु र कर्जा स्वीकृत भएको खण्डमा संस्थाको नियमानुसार तमसुक तथा सहिछाप गरि संस्थाको हाल भएका नियम तथा पछि बन्ने नियमहरूको अधिनमा रहि तपशिलमा उल्लेखित अनुसारका सबै शर्त तथा बन्देजहरूको अधिनमा रही मैले मेरो नामको आवधिक बचत रसिद संस्थालाई धितो बन्धक स्वरूप बुझाई लिएको कर्जाको दायित्व वहन गर्नेछु र सो कर्जा तथा सो को व्याज संस्थाले दिएको समयावधि भित्र चुक्ता गर्नेछु । सो रकम संस्थाले उपलब्ध गराएको समयावधि भित्र नतिरे नबुझाए संस्थाको नियम कानून अनुसार असुल उपर गरेमा मेरो पूर्ण मञ्जुरी छ ।

धितो राखिएको आवधिक बचत रसिदको विवरण :

क्र.स.	विवरण	आवधिक हि.नं.	जारि मिति	अन्तिम मिति	थान	रकम (रु.)	कैफियत
जम्मा रु.							

कर्जा आवेदकको विवरण:

आवेदकको नाम :

बाबु/पतिको नाम :

बाजे/ससुराको नाम :

स्थायी ठेगाना :

हालको ठेगाना :

फोन नं. :

तपशिल

१. ऋणीले आजको मितिमा संस्थासंग लिएको कर्जामा वार्षिक प्रतिशतका दरले व्याज तिर्नु बुझाउनु पर्ने छ ।
२. संस्थाले उपलब्ध गराएको भुक्तानी मिति भित्र कर्जा चुक्ता नभएमा कर्जा लिए वापत धितो सुरक्षण दिएको आवधिक बचत रसिदको अन्तिम मितिमा सो रकम कर्जामा रकमान्तर गरि कर्जा असुल उपर गरिने छ ।
३. संस्थालाई दिएको धितो सुरक्षणवाट कर्जा असुल उपर हुन अपुग भएमा ऋणीको घर घरानावाट असुल उपर गरिनेछ ।
४. ऋणीले लिएको कर्जाको सांवा तथा व्याज किस्ता प्रत्येक महिनाको मसान्त सम्ममा बुझाउनु पर्नेछ ।
५. ऋणीले कर्जा समयमै नतिरे नबुझाएमा वा संस्थालाई उपलब्ध गराएको धितो सुरक्षणवाट समेत संस्थाको ऋण रकम असुल उपर हन नपुग भएमा संस्थाले आफ्नो लेना रकम असुल उपर गर्ने क्रममा संस्थाले सहकारी ऐन २०४८ वमोजिम, सहकारी नियमावली २०४९ तथा संस्थाको ऋण असुली सम्बन्धि नीतिको अनुसार अपनाएका सम्पूर्ण नियम कानून र प्रक्रियाहरूमा दावी विरोध गर्न पाउने छैन ।

दाँया	बाँया

नाम :

दस्तखत :

कार्यालय प्रयोजनको लागि मात्र

मिति:

श्रीमान्,

आजको मितिमाको नाती/नातिनी/बुहारीको छोरा/छोरी/श्रीमति जिल्ला न.पा./गा.वि.स. वडा नं.,..... स्थाई घर भई हाल जिल्ला न.पा./गा.वि.स. वडा नं.,..... बस्ने संस्थाको सदस्य ले आफ्नो नामको निवेदनमा उल्लेखित विवरण अनुसारको आवधिक बचत रसिद धितो राखि कर्जा माग गर्नु भएकाले निजलाई संस्थाको नियमानुसार कर्जा लगानी गर्न मिल्ने देखिएकाले माथि उल्लेखित शर्तहरूको अधिनममा रहने गरि कर्जा लगानी गर्न स्वीकृतार्थ पेश गरिन्छ ।

.....

लेखा शाखा

.....

कर्जा शाखा

निवेदकलाई संस्थाको नियम अनुसार आवश्यक भएअनुसारको आवधिक बचत खाताको रसिद धितो सुरक्षण राखि कर्जा प्रदान गर्न कर्जा स्वीकृत गरिन्छ ।

.....

स्वीकृत गर्ने अधिकारी